



SYRACUSE CITY SCHOOL DISTRICT
Jaime Alicea, विद्यालय सुपरिवेक्षक

सुपरिवेक्षकको कार्यालय

अप्रिल 9, 2020

आदरणीय परिवारहरू,

मैले अधिल्लो हप्ता रिपोर्ट गरे अनुसार, न्यूयोर्क राज्यको रेजेन्ट बोर्ड र राज्य शिक्षा विभागले जुन 2020 रेजेन्टको परीक्षाहरू रद्द बारे घोषणा गर्‍यो। हामीसँग अहिले विद्यार्थीहरूलाई यसको अर्थ के हो भन्ने बारेमा तपाईंसँग साझा गर्ने थप निर्देशन छ।

न्यूयोर्क राज्यको शिक्षा विभागले आवश्यकताहरू संशोधन गरेको छ, जसकारण यो वर्षको जुनमा रेजेन्टहरूमा सहभागी हुन विचार गरेका वरिष्ठहरू सहित हाल ग्रेड 7-12 मा नामांकित सबै विद्यार्थीहरू ति परीक्षा(हरू) को छूटको लागि योग्य छन्।

विद्यार्थीहरू निम्न अवस्थाहरूमा रेजेन्टहरूको परिक्षामा नबसीकन NYS डिप्लोमा तर्फ क्रेडिट प्राप्त गर्न योग्य हुनेछन् र उनीहरूलाई उक्त परीक्षा लिनबाट छूट दिइनेछ।

- विद्यार्थीहरूलाई रेजेन्ट-स्तरको पाठ्यक्रममा हाल नामांकन गरिएको छ वा पाठ्यक्रममा पहिले नै नामांकन गरिएको थियो।
- विद्यार्थीले यो वर्ष रेजेन्ट स्तरको पाठ्यक्रम पास गरेको छ वा पास गर्छ र पाठ्यक्रम क्रेडिट प्राप्त गर्छ।
- विद्यार्थीले यो वर्षको जुनमा पाठ्यक्रमको लागि रेजेन्टको परीक्षा लिन विचार गरेको थियो।
- विद्यार्थीलाई पाठ्यक्रम क्रेडिट प्राप्त गर्न असफल र समर स्कूलको निर्देशनमा उपस्थित हुन र अगस्ट 2020 मा क्रेडिटको लागि पाठ्यक्रम पास गर्न रेजेन्ट स्तरको पाठ्यक्रममा नामांकन गरिएको थियो।

हामी चौथो त्रैमासिक मार्किङ अवधिको लागि ग्रेडिङ आवश्यकताहरू पूरा गर्दछौं भन्ने कुरा पनि तपाईंहरूलाई थाहा दिन चाहन्छु। हामी यसलाई औपचारिक रूप दिनसाथ थप जानकारी साझा गर्नेछौं। कार्य पूरा गरेर पेश गर्न थप समय आवश्यक पर्न सक्ने विद्यार्थीहरूलाई, शिक्षकहरूले यो निश्चित समयमा पूरा गर्नुपर्ने कामको लागि थप समय दिन अनुमति दिनको लागि अपूर्ण (I) प्रविष्ट गर्न सक्नुहुन्छ।

हामीले यी परिवर्तनशील परिस्थितिहरूमा तपाईंलाई सूचित राख्न उत्कृष्ट प्रयास गर्ने हुनाले म तपाईंको चालू बुझाइ र समर्थनको प्रशंसा गर्दछु।

कृपया सुरक्षित रहनुहोस्,

Jaime Alicea
विद्यालय सुपरिवेक्षक